

# अनलाइनबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रकृया

- ✓ आन्तरिक राजस्व विभागको वेबसाइट [www.ird.gov.np](http://www.ird.gov.np) लगइन गर्नुहोस् ।
  - ✓ करदाता पोर्टलमा जानुहोस् ।
  - ✓ Excise मा Click गर्नुहोस् ।
  - ✓ Self-renew Permit छान्नुहोस् ।
  - ✓ स्थायी लेखा नम्बर (PAN) र इजाजतपत्र नं. राखी रजिष्टरमा Click गर्नुहोस् । (नयाँ खुल्ने Tab मा अन्य विवरण साथै तिर्नुपर्ने राजस्व रकम देखिन्छ)
  - ✓ कर दाखिला गर्ने बैङ्क छानी Submit मा Click गर्नुहोस् ।
  - ✓ बैङ्क गएर तिर्ने हो भने भौचर प्रिन्ट गर्नुहोस् ।
- अनलाइनबाट तिर्ने हो भने Connect IPS छानी तिर्नुहोस् ।

करदाता सेवा कार्यालय, गोरखा

सम्पर्क: ०६४-४२००६६